

तेमाल गाउँपालिकागाउँसभाको १२ औं अधिवेशनका अध्यक्ष श्री चन्द्र बहादुर तामाङ ज्यूले प्रस्तुत गर्नु भएको आ.व.०७९/८० को अर्थवार्षिक समिक्षा कार्यक्रम

१.१. पृष्ठभूमि

आदरणीय सदस्यज्यूहरू

सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्न राष्ट्रिय आकाङ्क्षालाई आत्मसात गर्दै तेमाल गाउँपालिकाले लिएको 'समृद्ध र सुन्दर तेमालको दीर्घकालीन सोच पूरा गर्ने'तर्फ प्रतिवद्ध रही यस गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को अर्थवार्षिक समिक्षा कार्यक्रम प्रस्तुत गर्दैछु । यस महत्त्वपूर्ण घडीमा नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर सहिद तथा अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सामाजिक आर्थिकरूपान्तरणमा उहाँहरूले पुयाउनु भएको योगदानको स्मरण गर्न चाहन्छु ।

"सुशासन सहितको विकास आजको आवश्यकता पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता" भन्ने सोचसहित एघारौँ गाउँसभाको नीति, तथा कार्यक्रमहरूलाई सम्बोधन गरी अर्थवार्षिक समिक्षा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरव महसुस गरेको छु । नेपालको संघीय संरचना अन्तरगत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्णसर्वसाधारणमा समेत बोध गराउने यो सुखद समयको सदुपयोग गर्न चाहन्छु ।

यस अवसरमा गाउँपालिकाका समृद्धि र विकासका प्रयासहरूमा हरदम साथ र सहयोग गर्नु हुने कार्यपालिकाका सदस्यज्यूहरू, गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरू, राजनैतिक दलहरू तथा नागरिक समाज, सरकारी तथा गैर सरकारी निकायहरू, गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरू एवम् यस सभाका शक्तिका स्रोत तेमालवासी सम्पूर्ण आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

उपस्थित गाउँसभा सदस्यज्यूहरू,

अब म आर्थिक वर्ष २०७९।८० को अर्थवार्षिक समिक्षा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१.१ क्षेत्रगत नीति तथा आधारहरू:

(क) आर्थिक विकास सम्बन्धी प्रगति विवणहरू:

१. तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रूपमा रहेको बोधिचित्त मालाको खेती प्रबर्द्धनमा जोड दिनुका साथै माला निकासीमा सरल र सहज व्यवस्था गरिएको ।

२. उर्बरायुक्त जमिनको सदुपयोग गरी कृषि क्षेत्रको प्रवर्द्धनका लागि लिफ्टिड सिंचाईको थप व्यवस्थालाई निरन्तरता दिइएको ।
३. पशुस्वास्थ्यको प्रवर्द्धनका लागि पशुखोपको व्यवस्थालाई निरन्तरता दिइएको ।
४. पशु पन्छीको परजिवी नियन्त्रणको लागि औषधी खरिद गरि सबै वडा कार्यलायहरूमा सेवा प्रवाह ।
५. सबै वडा कार्यायहरूमा जम्मा १५३११ पशु पन्छीको उपचार गरिएको ।
६. कृषि उपजका लागि पकेट क्षेत्रको विकासमा जोड दिइएको ।
७. सबै वडाका कृषकहरूलाई हिउँदे तरकारी मिनिक्किट वितरण गराइएको ।
८. वडा नं. १,२,३,४ र ५ मा किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको ।
९. कृषक समूहहरूलाई कृषि तथा पशुसेवा सम्बन्धी आधारभूत सेवा प्रवाह सेवा केन्द्र मार्फत वडा वा बस्तीमागरिएको ।
१०. किसानलाई मलको अभाव हुन नदिन गाउँपालिका क्षेत्र भित्र रहेका सहकारीसंग समन्वय गरी अनुदानमा मल विउ विजन वितरण गर्ने नीतिलाई निरन्तरता दिइएको ।

पर्यटन विकास तर्फ देहायको नीति अवलम्बन गरिनेछः

१. तेमालमा पर्यटन प्रवर्द्धनका लागि तामाड संग्राहलय निर्माणधिन अवश्यमा रहेकोतथा थप पर्यटन विकास एवं पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक, नीजि, सहकारी एवं सामूदायिक क्षेत्रहरूसंग साझेदारी एवं सहकार्य गरी यसबाट प्राप्त लाभहरू आम जनतासम्म पुर्याइएको ।

(ख) सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरूः

शैक्षिक नीति तथा कार्यक्रमहरूः

"सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणास्तर सुधार बालबालिका विद्यालय प्रवेशको मुख्य आधार"

१. तेमाल गाउँपालिका अन्तर्गत सञ्चालित बाल विकास केन्द्रको नियमित अनुगमन गरी बालमैत्री सूचक बमोजिम सञ्चालन हुने व्यवस्थालाई निरन्तरता दिइनेछ । न्यायोचित वितरण प्रणालीका आधारमा बालविकास केन्द्रलाई शैक्षिक समग्री वितरणको व्यवस्था गरिएको ।
२. विद्यालयस्तरीय कार्यक्रम कार्यान्वयन, प्रवर्द्धन गर्न र शिक्षकलाई उत्प्रेरणा प्रदान गरी सकारात्मक सुझावको नीति अवलम्बन गर्न विद्यालयको नियमित अनुगमनलाई जोड दिइएको । साथै सबै शिक्षकहरूलाई अभिभावकसंग नियमित सम्पर्क गर्नुपर्ने नीति लिइएको छ ।
३. विद्यालय व्यवस्थापन समितिले प्राज्ञिक वातावरण बनाउने र प्रधान अध्यापकले प्राज्ञिक परिणाम दिने गरी वडा शिक्षा समितिको समेत परिचालन गरिएको ।
४. स्थानीय पाठ्यक्रम निर्माणको कार्य आगाडी बढाइएको ।

५. विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई एक आपसमा समायोजन गरी नमूना विद्यालयको रूपमा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने निति लिएको ।

खेलकुद सम्बन्धी नीति तथा कार्यक्रमहरू:

गाउँपालिका स्तरीय खेलकुद समिति गठनका लागि तेमाल गाउँपालिकाखेलकुदविकाससमितिगठन तथाक्रियाकलापसंचालनसम्बन्धीकार्यविधि, २०७९ स्वीकृत गरिएको ।

१. गाउँपालिकाको गौरवको योजनाको रूपमा वडा नं.-७ चापाखोरी रंगाशालामा एक राष्ट्रियस्तरको मापदण्ड पुरा हुने गरी खेल मैदान निर्माणधिन अवस्थामा रहेको ।

स्वास्थ्य तर्फको नीति तथा कार्यक्रमहरू:

- तेमाल गाउँपालिकाको कोभिड-१९ विरुद्धको बुस्टर खोप कार्यक्रम सञ्चालन गरिएको ।
- ४० वर्ष भन्दा माथिका नागरिकहरूको लागि नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याव परिक्षण कार्यक्रम सबै वडा स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको ।
- ३ दिने मिहला स्वास्थ्य तथा पाठेघर र स्तन क्यान्सर रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको ।
- निःशुल्क आँखा शिविर मोतिविन्दुको निःशुल्क अपरेशन तथा आँखा रोगीहरूलाई औषधी उपचार सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको ।
- महिला स्वास्थ्य सम्बन्धी शिवर कार्यक्रम सबै स्वास्थ्य संस्थाहरू सञ्चालन गरिएको ।
- गर्भवती महिलाहरूको लागि पौष्टिक आहाराको व्यवस्थापन गराइएको ।
- तेमाल गाउँपालिका अन्तर्गतका गर्भवती महिलाहरूलाई प्रसुति केन्द्रमा सुत्केरी गराए प्रश्नात यातायात लागि एम्बुलेन्स सेवा निशुल्क व्यवस्था गराइएको ।
- तेमाल गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरूलाई जटिल समस्या भई अन्य अस्पतालमा रिफर गर्नुपर्दा एम्बुलेन्स सेवा निशुल्क व्यवस्था गराइएको ।
- सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा रहेको ल्याबमा ए.एन्.सि. प्याकेज परिक्षण निशुल्क व्यवस्था गराइएको ।
- तेमाल गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा टि.टि. खोप निशुल्क प्रदान गराइएको ।
- तेमाल गाउँपालिकामा रहेका गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई व्यवस्थित गरि गुणस्तरीय सेवा प्रदान गराइएको ।
- महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रोत्साहन गराइएको ।
- कुनैपनि बालबालिकाले कुपोषणको शिकार हुन नपरोष भन्ने नीतिलाई अंगीकार गरी ५ वर्षमुनिका कुपोषित बालबालिकाहरूलाई पौष्टिक आहाराको व्यवस्थापन गराइएको ।

- सबै स्वास्थ्य संस्थाहरूमा निशुल्क औषधीको व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईएको ।

खानेपानी तर्फको नीति तथा कार्यक्रमहरू:

- प्राणीको जीवन रक्षाको दोस्रो आधार पानी भएकोले खानेपानीको सुव्यवस्था गर्ने र सबै नागरिकमा शुद्ध पिउने पानीको सहज पहुँच विस्तार कार्यलाई निरन्तरता दिइएको ।
- संचालनमा रहेका खानेपानी योजनाहरूको दिगो संचालन, मर्मत सम्भार, क्षमता अभिवृद्धि तथा पुनः निर्माण जस्ता कार्य उपभोक्ताहरूको समेत लगानी तथा सहभागितामा संचालन गरी गराई आधारभुत खानेपानी सेवाको सुनिश्चितता गर्न र खानेपानी सेवा नपुगेको टोल वस्तीमा खानेपानी सेवा पुर्याउने कार्यको लागि योजना तथा कार्यक्रम पालिकाको आफ्नै लगानीमा र अन्य संघसंस्थाको साझेदारीमा संचालन गर्ने कार्यलाई निरन्तरता दिइएको ।
- सडक लगायत भौतिक पूर्वाधारहरूको निर्माण गर्दा गराउँदा पानीको मूल र स्रोतमा हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यलाईकार्यमा जोड दिइएको ।
- तेमाल बृहद खानेपानी आयोजना समयमै सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट अनुगमन एवं ध्यानाकर्षण गराईएको ।

(ग) पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरू:

- वडा नम्बर ७ तामाङ संग्रहलाय को सम्झौता भई निर्माणधिन अवस्थामा ।
- गाउँपालिकास्तरीय तथा वडा स्तरीय गरी जम्मा ११७ वटा योजना सम्झौता भएकोमा ३४ वटा योजना सम्पन्न भई भुक्तानी भएको ।
- प्रस्तावित तेमाल रंगशाला वडा नम्बर ७ को सम्झौता भई निर्माणधिन अवस्थामा ।
- प्रस्तावित रणनितिक सडक वडा नम्बर ८ बाहेक ८ वटा रणनितिक सडकको टेण्डर आव्हान सम्पन्न ।
- इन्जियरिङ सामग्री खरिदका लागि टेण्डर आव्हान गरी सामग्री खरिद गरिएको ।
- गाउँपालिकाको स्थानीय सडक, रणनीतिक सडक, कृषि सडकहरूको वर्गिकरण गरी सडक सञ्जाललाई व्यवस्थित गराइएको ।
- यातायात सुविधा तथा वडाहरूको भौगोलिक सन्तुलनको आधारमा क्रमशः बाह्रै महिना संचालन गर्ने गरी स्तरोन्नती गर्नुका साथै ढलान र कालोपत्रे गर्ने तर्फ संघिय र प्रदेश सरकारसंग पहल गर्ने र गाउँपालिकाकै स्रोत परिचालन गरी कार्यान्वयन गर्ने व्यवस्थापन गरिएको ।

- वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाह्रै महिना निर्वाध रूपमा सवारी साधन संचालन गर्न सक्ने गरी स्तरोन्नती गर्न प्राथमिकता दिइएको ।

(घ) वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमहरू:

वातावरण सम्बन्धी नीति:

- सडकको क्षेत्राधिकार भित्र बृक्षारोपण कार्यक्रम संचालन कार्यलाई निरन्तरता दिइएको ।

विपद व्यवस्थापन सम्बन्धी नीति:

- गाउँपालिकामा विपद व्यवस्थापन कोषलाई यथावत संचालन गरी कोषलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरूको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा निरन्तरता दिइएको ।
- विपद परेको अवस्थामा उद्धारको लागि आवश्यक पर्ने यन्त्र, साधन तथा औजारहरूको उचित व्यवस्थापन गराइएको ।
- विपदका क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरूसंग समन्वय गरी विपद व्यवस्थापन सम्बन्धी आवश्यक योजना तथा कार्यक्रमहरू संचालन गराइएको ।

फोहरमैला तथा सरसफाई सम्बन्धी नीति:

- सार्वजनिक शौचालयको निर्माणका लागि साझेदार संस्थाहरूको खोजी गरी निरन्तरता दिइएको ।
- सार्वजनिक भवन, सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरूलाई पूर्णतः सरसफाई कार्यलाई निरन्तरता दिइएको ।

(ङ) लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरू:

- अपांगता भएको व्यक्तिहरूका लागि स्वास्थ्य शिविर तथा आवश्यक सहायता सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको । जसमा २७० जनाको स्वास्थ्य परिक्षण गरिएको
- तेमाल गाउँपालिकाको सबै वडाहरूमा ६० वर्ष माथिका ५३० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक कार्ड वितरण गरिएको ।
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति कार्यपालिकाबाट स्वीकृत गरि वेब साइटमा प्रकाशन गरिएको ।
- गाउँपालिका भित्रका १८ वर्ष मुनिका बाबुआमाकाको मृत्यु भएका, वेपत्ता भएका तथा संरक्षण र रेखदेखबाट बञ्चित भएका बालबालिकाको अवेदन संकलन गरिएको ।
- अपांगता वर्गिकरण गरी जम्मा २७ जनालाई कार्ड वितरण गरिएको ।

- तेमालका सबै महिला, बालबालिका, आदिवासी जनजाती, दलित, विपन्न वर्ग, जेष्ठ नागरिक, फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको क्षमता विकास तथा आर्थिक, समाजिक सशक्तिकरणको नीति अवलम्बनलाई निरन्तरता दिइएको ।
- संविधान प्रदत्त महिलाहरूको हक र अधिकारहरूको कार्यान्वयन गरिने नीति अवलम्बन गरिएको ।
- गाउँपालिका क्षेत्रमा संचालन हुने हरेक अवसर र गतिविधिमा सम्भव भएसम्म पचास प्रतिशत महिला सहभागितागराइएको ।
- लैंगिक हिंसा निवारण कार्यक्रम सञ्चालन गरिएको ।

(च) तेमाल गाउँपालिकाको न्यायिक समितिमा आ.व.२०७९/८० मा दर्ता भएका विवादहरू तथा कार्य प्रगति विवरण

१.तेमाल गाउँपालिकाको न्यायिक समितिले आ.व. ०७९/८० को लागि सामुदायिक मेलमिलापकर्ता सूचीकृत तथा अद्यावधिकका लागि सूचना प्रकाशन गरी मेलमिलापकर्ता सूचीकृत गरिएको ।

२.तेमाल गाउँपालिकाको न्यायिक समितिमा आ.व.२०७९/८० को श्रावण महिनादेखि हालसम्म दर्ता भएका ८ वटा उजुरीहरूमध्ये ३ वटा न्यायिक समितिले मेलमिलाप गराइएको, १ वटा योजनासम्बन्धी विवाद वडामा मिलाएको भन्ने मौखिक जानकारी प्राप्त भएको र बाँकी प्रक्रियामा रहेको

३. तेमाल गाउँपालिका न्यायिक समितिमा आ.व. २०७९/८० मा मेलमिलापकर्ता सूचीकृतको लागि निवेदन पेश गरेका मेलमिलापकर्ताको विवरण तपशील बमोजिम रहेको छ ।

१.	क्र.सं	नामथर	ठेगाना	सम्पर्क नं.
२.	उपासना परियार	तेमाल -१ सस्यूर्खर्क	मेलमिलापकर्ता	९८०३३९०८५५
३	रोजय तामाङ	तेमाल-१ कल्लेरीपाखा	मेलमिलापकर्ता	९८९३८०२०५६
४	कान्छामान तामाङ	तेमाल-१ कल्लेरीपाखा	मेलमिलापकर्ता	९८९३०२०००८
५	सत्यमान तामाङ	तेमाल-२ लामागाउँ	मेलमिलापकर्ता	९८९८६३०३०५
६	मानकाजी लामा	तेमाल - २ चुखा	मेलमिलापकर्ता	९८४०६४६९२३

७	इन्द्रजित तामाङ	तेमाल-३ सरमथली	मेलमिलापकर्ता	९८१८८६०१४९
८	सिर्जना लामा	तेमाल-३ सरमथली	मेलमिलापकर्ता	९८४१३७३७२५
९	पाल्छाडडोलमो तामाङ	तेमाल-३ सरमथली	मेलमिलापकर्ता	९८०१२१७५७१
१०	रमेश लामा	तेमाल -३ सरमथली	मेलमिलापकर्ता	९८०१२१४१९८
११	कमल बहादुर घताने	तेमाल-४ कल्लेरी	मेलमिलापकर्ता	९८४११५५८२३
१२	सिद्धि बहादुर श्रेष्ठ	तेमाल-४ माहुरे	मेलमिलापकर्ता	९६१११४६१९५
१३	चितमाया तामाङ	तेमाल-४ माहुरे	मेलमिलापकर्ता	९८४११४६३४२
१४	सोम बहादुर तामाङ	तेमाल-४ कल्लेरी	मेलमिलापकर्ता	९८१३६६२०२१
१५	फूलमाया लामा	तेमाल-४ फेदिचे	मेलमिलापकर्ता	९८२३२६५५९४
१६	धावा डोन्डुप तामाङ	तेमाल-४ भञ्ज्याङ	मेलमिलापकर्ता	९८६०१४६१७१
१७	पेमा लामा	तेमाल-४ भञ्ज्याङ	मेलमिलापकर्ता	९८४३०३८१५७
१८	लाल कुमारी लामा	तेमाल-४ पाताडटोल	मेलमिलापकर्ता	९८१८७२६९२५
१९	स्त्री माया तामाङ	तेमाल-५ तोडलाथिम्ला	मेलमिलापकर्ता	९८४०८४६३८४
२०	दिल कुमार मोक्तान	तेमाल-५ गिम्दी	मेलमिलापकर्ता	९८५११८४८५५
२१	खङ्ग बहादुर लामा	तेमाल -५ गिम्दी	मेलमिलापकर्ता	९८०१०३२६७२
२२	सुनमाया लामा	तेमाल-५ काडलिन	मेलमिलापकर्ता	९८६०४४४९८५
२३	राम माया लामा	तेमाल-५ नारायणस्थान	मेलमिलापकर्ता	९८१३६०२७०१
२४	कालिदास दाहाल	तेमाल-५ नारायणस्थान	मेलमिलापकर्ता	९८४१५७६९१०
२५	लक्ष्मी कुमारी लामा	तेमाल -५ नारायणस्थान	मेलमिलापकर्ता	९८६१४३३०१५

२६	जगत तामाङ	तेमाल -५ नारायणस्थान	मेलमिलापक र्ता	९८१८२२२१७८
२७	ढुवाङ दोर्जे तामाङ	तेमाल-६ ठूलोपसेल	मेलमिलापक र्ता	९८१३७०२०४८
२८	असोक तामाङ	तेमाल-६ आम्दोड	मेलमिलापक र्ता	९८४११३०७७९
२९	चेत बहादुर राना	तेमाल-६ ठूलोपसेल	मेलमिलापक र्ता	९८०८९१७५६२
३०	गोविन्द त्रिपाठी	तेमाल-६ ठूलोपसेल	मेलमिलापक र्ता	९८४१९८२११३
३१	मञ्जु नेपाली	तेमाल-६ पकुवाल	मेलमिलापक र्ता	९८१८७५२७६८
३२	मिना मोक्तान	तेमाल-६ ठूलोपसेल	मेलमिलापक र्ता	९८१८३७९३५१
३३	संजय कुमार (लामा) तामाङ	तेमाल-६ छाप	मेलमिलापक र्ता	९८६०१४५८३५
३४	ध्रुव चिमौरिया	तेमाल-७ कालापानी	मेलमिलापक र्ता	९८४१३२७८३५
३५	पञ्चमान तामाङ	तेमाल-७ कालधार	मेलमिलापक र्ता	९८६००२३८४६
३६	विरेन्द्र बहादुर तामाङ	तेमाल-७ धुलखु	मेलमिलापक र्ता	९८४९५४४३५०
३७	विष्णु माया तामाङ	तेमाल-७ मेटवाल	मेलमिलापक र्ता	९८१८२०४०९३
३८	प्रेम राज तामाङ	तेमाल-७ खैरीपाखा	मेलमिलापक र्ता	९८४०११३७१६
३९	पोते तामाङ	तेमाल-७ धुलखु	मेलमिलापक र्ता	९८२३८०८७३३
४०	मदन कुमार शाही	तेमाल-७ माख्लोटोल	मेलमिलापक र्ता	९८६५०६४६८७
४१	पेमा लामा	तेमाल-७ चापाखोरी	मेलमिलापक र्ता	९८५१२४३७१३
४२	बेनी बहादुर श्रेष्ठ	तेमाल-८ भोटेपाटी	मेलमिलापक र्ता	९८४१८२५५६५
४३	रामहरी मैनाली	तेमाल-७ भोज्याङ	मेलमिलापक र्ता	९८५१२७९७४०

४४	विष्णु माया तामाङ	तेमाल-८ टेकानपुर	मेलमिलापकर्ता	९८६०८६०३३८
४५	सुरेश कुमार दोड	तेमाल-९ मुक्पाटार	मेलमिलापकर्ता	९८४९८४८७५८
४६	भिम बहादुर दोड	तेमाल-९ मेच्छे	मेलमिलापकर्ता	९८६९५८६०५०
४७	उत्तर सिं लामा	तेमाल-९ चोपाटार	मेलमिलापकर्ता	९८०३५६८६२२
४८	सिङ्ग बहादुर दोड	तेमाल-९ मेच्छे	मेलमिलापकर्ता	९८६०४३९५७२
४९	मान कुमार लामा	तेमाल-९ मेच्छे	मेलमिलापकर्ता	९८९८९९९९९३
५०	रश्मिता भण्डारी	तेमाल -९ मेच्छे	मेलमिलापकर्ता	९८९३२४३४८५

(छ) सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरू:

१. सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, समावेशी एवं सहज बनाउन विद्युतिय शासन प्रणाली अवलम्बन गरि प्रशासनिक कार्यविधिलाई सरलिकरण र संक्षेपीकरण गराइएको ।
२. नेपाल सरकारद्वारा स्वीकृत दरवन्दी ढाँचा बमोजिम वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा जनशक्ति व्यवस्थापन गरिएको ।
३. सबै वडा कार्यालयहरूलाई गाउँकार्यपालिकाको कार्यसञ्चालसंग जोड्ने नीति अवलम्बन कार्यलाई निरन्तरता दिइएको ।

पञ्जीकरण शाखा

१. प्रथम त्रैमासिक समाजिक सुरक्षा भत्ता तीन करोड चार लाख बयलीस हजार पाँच सय अठ्तीस निकास गरि वितरण गरियो ।
२. दोस्रो त्रैमासिक समाजिक सुरक्षा भत्ता ३ करोड अठार लाख सोह्र हजार आठ सय सत्तहत्तर रुपैया निकास गरि वितरण गरियो ।
३. वडा नं. २ र ३ मा नयाँ आउनु भएको वडा सचिवहरूलाई अभिमूखिकरण तालिम दिई वडा कार्यालयमा खटाइएको ।
४. सबै वडा कार्यालयमा आउने व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी समस्याहरूको समाधान गरियो ।

वित्तिय व्यवस्थापन:

१. नेपालको संविधानमा उल्लेखित राजस्वका स्रोतहरूको दायरालाई फराकिलो पादैँ अधिकतम आन्तरिक स्रोत संकलन गर्दै वित्तिय स्वावलम्बन तर्फ अग्रसर हुने नीति लिइएको ।

२. गाउँपालिकाको आन्तरिक आम्दानी हुने स्रोतहरूको पहिचान गरी दिगो र भरपर्दो रूपमा विकास कार्यलाई निरन्तरता दिइएको ।

सूचना, संचार तथा प्रविधि तर्फ:

१. तेमाल गाउँपालिकालाई सूचनामैत्री बनाई स्थानीय सञ्चार माध्यमहरूको विकास र प्रवर्द्धन गराइएको ।
२. राजस्व संकलन सेवा लगायत सहज सूचना प्रवाहको लागि ३ वटा वडा कार्यालयसम्म आफ्नै फाइबर मार्फत पुर्याइएको, बाकी ६ वटा वडाहरू, ४१ वटा विद्यालय र सबै स्वास्थ्य संस्थाहरूमा यसै वर्ष अप्टिकल फाइबर जडान गर्नका लागि गाउँपालिकाबाट टेण्डर अह्वान गरी कार्य सम्झौता भएको ।
३. गाउँपालिकाको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउन र कागज रहित तथा अनलाईन सेवाको प्रवर्द्धन गर्न आवश्यक सूचना प्रविधि पूर्वाधार सहित यस क्षेत्रमा प्रयोग भईरहेका सफ्टवेयर प्रयोगमा जोड दिईएको ।
४. गाउँपालिका भित्रका सम्पूर्ण डाटा व्यवस्थापन को लागि आफ्नै सर्भरको व्यवस्था गरिएको छ। साथै आर्थिक कारोबार लाइ साइवार श्रेटबाट बचाउनको लागि फाइवाल रउटार सर्भर अपग्रेड र डाटा ब्याकअपको व्यवस्थापन गरिएको ।
५. सेवाग्राहीको अधिकारलाई सम्बोधन गर्दै सबै वडा कार्यालय र विषयगत इकाइमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको मा सो को प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूलाई उत्तरदायी बनाईने छ। यसबाट गाउँपालिकाको सेवा प्रवाह अझै प्रभावकारी र विश्वसनीय हुने विश्वास लिइएको छ।
६. अनलाईन मार्फत उपलब्ध गराउन सकिने सबै प्रकारका सेवाहरूलाई गाउँपालिकाको आफ्नै वेब ईमेल इन्टरनेटको माध्यमबाटै उपलब्ध गराउन डिजिटल डिमण्ड र डिजिटल सर्भे अवलम्बन गरिएको । आम गाउँबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि ल्याईएको छ ।
७. गाउँपालिकाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्न पर्ने स्थानहरू, एवम् सूचना तथा सार्वजनिक जानकारीका विषयहरूको अलावा नागरिकहरूको दैनिकी संगजोडिएका विविध विषयहरू गाउँपालिको वेबसाइट तथा अधिकारी फेसबुक मर्फतगाउँबासी समक्ष पुयाइएको ।
८. पारदर्शिता एवम् सुशासनका लागि गाउँपालिकासँग सम्बन्धित सूचनाहरूलाई विद्युतीय तथासञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिएको ।
९. गाउँपालिकाले तर्जुमा गरेका सबै नीति तथा कानूनहरू गाउँपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरिएको। वेबसाइट नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्थामिलाएको छु।
१०. गाउँपालिकामा आवश्यक र उपयुक्त थप कानूनहरू तयार गरी गाउँबासीहरूलाई सरल,सहज र प्रभावकारी सेवा प्रदान गरिएको ।

अन्त्यमा, नीति तथा कार्यक्रमको समयवद्ध एवं सफल कार्यान्वयनबाट तेमालको समावेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा बृद्धि भई जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ साथै सामाजिक सदभाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । अर्थवार्षिक समिक्षा कार्यक्रम तयार गर्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सबै महानभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।

चन्द्र बहादुर तामाङ

अध्यक्ष

तेमाल गाउँपालिका

२०७९।१०।२५